

## हाम्रो लक्ष्य:

समुदायको हितमा प्रतिबद्ध भई उपयुक्त सांस्कृतिक र एकीकृत स्वास्थ्य, व्यवहारजन्य र सम्बन्धित सेवा प्रदान गर्ने र हाम्रो समुदायलाई स्वस्थ र सशक्त सक्षम बनाउने ।

## हाम्रो उद्देश्य:

हाम्रो समुदायलाई स्वस्थ र सशक्त सक्षम बनाउने

### एपीडीसीले प्रदान गर्ने सेवाहरू:

व्यवहारजन्य र मानसिक स्वास्थ्य सेवा  
रोकथान र कल्याणकारी सेवा  
शिक्षा र ईएसएल  
युवाका लागि कार्यक्रम  
दोभाषे र अनुवाद  
समुदायलाई सहयोग  
वकालत कार्य



विस्तृत जानकारीका लागि:

[www.apdc.org](http://www.apdc.org)



# पीडितलाई सहयोग

Nepali



ASIAN PACIFIC  
DEVELOPMENT CENTER

1537 Alton St.  
Aurora, CO 80010  
Phone: 303.923.2920  
Crisis Line: 720.394.7909

## पीडितलाई सहयोग

एपीडीसीको पीडित सहयोग पान एशिएन प्यासेफिक आईल्याण्डर समुदायसँग आबद्ध एक मात्र संस्था हो । यसले विशेषतहः उत्पिडित, अवसरका लागि संघर्षरत भएका एसियन अमेरिकन प्यासेफिक आईल्याण्डर (एएपीआई) का कोलोरोडा राज्य भरीका अल्पसंख्यक, समुदाय जसले भाषा, सस्कृती, पुस्तान्तर, धर्म र आर्थिक अवरोधकाको सामना गरिरहेकालाई हामी सेवा दिन्छौं ।



## हामीले प्रदान गर्ने सेवाहरू

संकट परामर्श, हस्तक्षेपका लागि सिफारिस (रिफरल) शैक्षिक र रिफरल पाइने उपलब्ध सेवा का लागि थप स्रोत र एजेन्सी सेवा अदालती प्रकृयाका बारेमा गर्नु पर्ने प्रकृत्यामा सहयोग (पथप्रदर्शन) पीडितलाई क्षतिपूर्ती दिलाउन सहयोग पीडित र हिंसाका प्रत्यक्षदर्शीलाई सहयोग, दोभासे र अनुवाद कानुनी उपचारका लागि सिफारिस पीडितलाई प्राप्त अधिकारका बारेमा जानकारी

## हिंसा पीडितका अधिकार

- भेदभाव मुक्त उपचार, आदर सम्मानजन्य व्यवहार
- सबै आरोपहरूका बारेमा जानकारी यसका साथै आरोप लगाउने/ नलगाउने बारेमा निर्णय गर्ने अधिकार उपयोग गर्न सकिने
- डर/ धम्की, त्रास उत्पिडन वा दुरासयमुक्त सेवा (यदि यस्तो भएमा वा त्रास देखाईए के कस्तो कानुनी उपाय लिन सकिन्छ भन्ने जानकारी)
- पीडितको सम्पत्ति प्रमाणको रूपमा नचाहिएमा तुरुन्त फिर्ता दिइने
- अदालतको कुनै पनि आदेश वा एच आई वी (HIV) जाँचको नतिजा तत्काल दिइने
- उपलब्ध वित्तीय सेवा सहयोग र सामुदायिक सेवाका बारेमा जानकारी
- पीडितलाई के कति अधिकार प्राप्त छ यसको जानकारी
- जघन्य अपराध (कोल्ड केस) मा यदि अनुरोध भएमा वार्षिक विवरण यथावत गरिने
- पीडित अधिकार कानुन (भिक्टिम राइट एक्ट) अनुसार हुन नियम कानुन पालनाको उपयोगका सम्बन्धमा जानकारी
- अनुरोध भएमा आरोपित जेल मुक्त भएको, बाहिर आएको वा स्थायी रूपमा हिरासत वा जेलको स्थानान्तरण भएको जानकारी
- पिडितलाई हिंसाबाट परेको असरको विवरण तयार गर्ने र यसलाई अदालतमा वकलातका समयमा सुनाउने/ प्रस्तुत गर्ने
- अदालती काम कारबाहीको क्रममा पीडितको ठेगाना टेलिफोन नम्बर कार्यक्षेत्र लगायत अन्य आउजाउका स्थानका बारेमा जानकारी गोप्य राख्न लगाउने